

# **सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशन गरिएको विवरण**

सूचना सार्वजनिक गर्ने निकायको नाम: राष्ट्रपतिको कार्यालय, शीतल निवास, महाराजगञ्ज ।  
सूचना सार्वजनिक गरेको अवधि: वि.सं. २०७५ साल बैसाख १ देखि असार मसान्तसम्म ।

## **१. राष्ट्रपतिको कार्यालयको स्वरूप र प्रकृति :**

नेपालको संविधानको भाग ६ धारा ६१ बमोजिम नेपालमा राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिको व्यवस्था गरेको र धारा ७३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय रहने व्यवस्था छ । सम्माननीय राष्ट्रपतिको प्रशासनिक सचिवालयको रूपमा स्थापित यस कार्यालयले सम्माननीय राष्ट्रपतिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु र समारोहको प्रशासनिक समन्वय, व्यवस्थापन तथा सचिवालय सम्बन्धी कार्य सञ्चालन गर्ने गर्दछ ।

## **२. राष्ट्रपतिको कार्यालयका कामहरु :**

- प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख समेतको शपथ ग्रहण गराउने सम्बन्धी कार्य,
- न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख तथा अन्य सदस्यहरु, महान्यायाधिवक्ता, प्रधान सेनापति, संघीय संसदको महासचिव, प्रतिनिधि सभाको सचिव, राष्ट्रिय सभाको सचिव तथा नेपाली राजदूतको नियुक्ति गर्ने सम्बन्धी कार्य,
- व्यवस्थापिका संसद बैठकको आव्हान र अन्त्य गर्ने तथा व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने सम्बन्धी कार्य,
- संवैधानिक निकायहरुको बार्षिक प्रतिवेदन ग्रहण सम्बन्धी कार्य,
- विधेयक प्रमाणीकरण तथा अध्यादेश जारी सम्बन्धी कार्य,
- सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्य,
- उपाधि, सम्मान र विभूषण प्रदान सम्बन्धी कार्यक्रम व्यवस्थापन कार्य,
- विदेशी राजदूतहरुको लागि सहमति (एग्रीमो) प्रदान सम्बन्धी कार्य,
- विदेशी राजदूतहरुको ओहदाको प्रमाणपत्र ग्रहण गर्ने सम्बन्धी कार्यक्रम व्यवस्थापन कार्य,
- संकटकालीन अवस्थाको घोषणा सम्बन्धी कार्य,
- नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन सम्बन्धी कार्य,
- बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिबाट हुने सम्बोधन सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिबाट हुने शुभकामना सन्देश तयारी सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिको स्वदेशी तथा विदेशी व्यक्तित्वहरुसँग भेटघाटको व्यवस्थापन सम्बन्धी कार्य,

- सम्माननीय राष्ट्रपतिज्यूलाई वा राष्ट्रपति कार्यालयलाई सम्बोधन गरी प्राप्त पत्र, निवेदन पत्र वा ज्ञापन पत्र व्यवस्थापन सम्बन्धी कार्य,
- सम्माननीय राष्ट्रपतिको स्वदेशभित्रको भ्रमण व्यवस्थापन सम्बन्धी कार्य,
- कार्यालयको वार्षिक कार्यक्रम कार्यान्वयन, अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण सम्बन्धी कार्य,
- संविधान तथा प्रचलित कानून बमोजिम तोकिएका अन्य कार्यहरु ।

### ३. राष्ट्रपतिको कार्यालयमा रहको कर्मचारी दरवन्दी सदस्या र कार्यविवरण :

सि. नं.	पद	श्रेणी/तह	सेवा	समुह	संख्या	कैफियत
१	सचिव	विशिष्ट	नेपाल प्रशासन		१	
२	सहसचिव	रा.प. प्रथम	नेपाल प्रशासन	सामान्य प्रशासन	३	
३	सहसचिव	रा.प. प्रथम	न्याय	कानुन	१	
४	सहसचिव	रा.प. प्रथम	स्वास्थ्य सेवा	(फिजिसियन)	१	
५	उपसचिव	रा.प. द्वितीय	नेपाल प्रशासन	सामान्य प्रशासन	३	
६	उपसचिव	रा.प. द्वितीय	नेपाल प्रशासन	लेखा	१	
७	उपसचिव	रा.प. द्वितीय	नेपाल न्याय	कानुन	१	
८	उपसचिव	रा.प. द्वितीय	परराष्ट्र		१	
९	शाखा अधिकृत	रा.प. तृतीय	नेपाल प्रशासन		६	
१०	शाखा अधिकृत	रा.प. तृतीय	नेपाल न्याय		१	
११	इन्जिनियर	रा.प. तृतीय	इन्जिनिरिङ		१	
१२	कम्प्युटर अधिकृत	रा.प. तृतीय	नेपाल विविध		१	
१३	ना.सु.	राजपत्रअनंकित प्रथम	नेपाल प्रशासन		५	
१४	लेखापाल	राजपत्रअनंकित प्रथम	नेपाल प्रशासन		१	
१५	कम्प्युटर अपरेटर	राजपत्रअनंकित प्रथम	नेपाल विविध		२	
१६	पुस्तकालय सहायक	राजपत्रअनंकित प्रथम	नेपाल शिक्षा,	पुस्तकालय विज्ञान	१	
१७	नायब माइक अपरेटर	राजपत्रअनंकित प्रथम			१	(सेवा करार)
१८	खरिदार	राजपत्रअनंकित द्वितीय	नेपाल प्रशासन		४	
१९	स कम्प्युटर अपरेटर	राजपत्रअनंकित द्वितीय			३	
२०	इलेक्ट्रिसियन	राजपत्रअनंकित द्वितीय			१	
२१	सहायक फोटोग्राफर	राजपत्रअनंकित द्वितीय			१	
२२	प्लम्बर				१	(सेवाकरार)
२३	ह.स.चा.				१७	(१६सेवा करार)
२४	कार्यालयसहयोगी				१०	८(सेवाकरार)

राष्ट्रपति कार्यालयमा स्वीकृत दरबन्दी ६८ जना रहेका छन् । यस कार्यालयमा जम्मा ४ वटा महाशाखाहरू छन् । ती महाशाखाको कार्यविवरण निम्न बमोजिम रहेको छ ।

**क. व्यवस्थापन महाशाखा :** माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरूको आर्थिक, प्रशासनिक र अन्य व्यवस्थापकीय कार्यहरू यस महाशाखाले गर्दछ ।

**ख. कानून महाशाखा :** माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरूको संवैधानिक एवम् कानूनी पक्ष समेटिएका कार्यहरू यस महाशाखाले गर्दछ ।

**ग. अन्तर्राष्ट्रिय सम्बन्ध तथा सूचना समन्वय महाशाखा :** माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरू मध्ये अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी कार्यहरू र सूचना समन्वय सम्बन्धी कार्यहरू यस महाशाखाले गर्दछ ।

**घ. राष्ट्रपतिको निजी सचिवालय महाशाखा :** माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामहरू मध्ये सम्माननीय राष्ट्रपतिज्यूको कार्यक्रम व्यवस्थापन गर्ने एवं निजी सचिवालय सम्बन्धी कार्यहरू यस महाशाखाले गर्दछ ।

माथि उल्लेखित विभिन्न चारवटा महाशाखाहरूको कार्यसम्पादनलाई सहज बनाउन देहायका शाखाहरू रहेका छन् :-

- प्रशासन शाखा : यस शाखा अन्तर्गत भण्डार र दर्ता चलानी इकाई रहेका छन् ।
- आर्थिक प्रशासन शाखा :
- कानून शाखा :
- निजी सचिवालय शाखा :
- अन्तर्राष्ट्रिय सम्बन्ध शाखा :
- सूचना समन्वय शाखा : यस अन्तरगत पुस्तकालय ईकाई रहेको छ ।

#### **ड. राष्ट्रपतिको निजी (स्वकीय) सचिवालय:**

राष्ट्रपतिको निजी (स्वकीय) सचिवालयमा हाल विज्ञ सहित देहाय अनुसारका १४ जना कार्यरत रहनु भएको छ ।

विज्ञ- राजनितिक, सामाजिक तथा मानवअधिकार	१ जना
प्रमुख स्वकीय सचिव	१ जना
स्वकीय सहसचिव	३ जना
स्वकीय उपसचिव	२ जना
स्वकीय शाखा अधिकृत	२ जना
स्वकीय कम्प्युटर सहायक	१ जना
स्वकीय फोटोग्राफर	१ जना
स्वकीय टेलिफोन अपरेटर	२ जना
स्वकीय कार्यालय सहयोगी	१ जना

**४. राष्ट्रपतिको कार्यालयबाट प्रदान गरिने सेवा :** माथि बुँदा २ मा उल्लेखित राष्ट्रपतिको कार्यालयका कामका माध्यमबाट सेवा प्रदान गरिन्छ ।

**५. राष्ट्रपतिको कार्यालयमा रहेका शाखा र जिम्मेवार अधिकारी :** यस कार्यालयमा जम्मा ६ वटा शाखाहरु रहेका छन् । ती शाखाहरुको जिम्मेवारी देहायबमोजिम कर्मचारीहरुले सम्हाल्ने गरी जिम्मेवारी दिई कार्यसञ्चालन गरिएको छ :-

क्र.सं.	नामथर	पद	जिम्मेवार शाखा	सम्पर्क नम्बर
१.	केशव प्रसाद घिमिरे	उपसचिव	प्रशासन शाखा	९८४९४४०९८३
२.	प्रल्हादप्रसाद पुडासैनी	उपसचिव	निजी सचिवालय शाखा	९८४९४०५४७५
३.		उपसचिव	सूचना समन्वय शाखा	९७४९०२७४३२
४.	लोकनाथ सुवेदी	उपसचिव	आर्थिक प्रशासन शाखा	९८५९०९०९९८
५.	उत्तम कुमार शाही	उपसचिव	अन्तर्राष्ट्रिय सम्बन्ध शाखा	९८४९५७७२९२
६.	पुर्णिमा कोइराला	उपसचिव	कानून शाखा	९८४९०४०८६९

**६. सेवा प्रदान गर्ने लाग्ने दस्तुर र अवधि :** यस कार्यालयबाट प्रदान हुने सेवाको लागि दस्तुर लाग्दैन । सरोकारवालासँगको आपसी सहमतिमा तय भएको समयावधिमा सेवाप्रवाह वा कार्यसम्पादन हुने गर्दछ ।

**७. निर्णय गर्ने प्रक्रिया र अधिकार :** आन्तरिक प्रशासनिक र अन्य विषयको निर्णय सम्बन्धित महाशाखाबाट पेश हुने टिप्पणीमा सचिवस्तरबाट निर्णय हुन्छ । नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ बमोजिम मन्त्रिपरिषद्मा प्रस्ताव पठाउनुपर्ने विषयमा यस कार्यालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्मा पेश भई त्यहाँबाट निर्णय गरिने व्यवस्था रहेको छ । साथै संविधान तथा कानून बमोजिम राष्ट्रपतिले सम्पादन गर्ने कार्यको सम्बन्धमा संविधान र सम्बन्धित कानूनमा तोकिए बमोजिम हुने गर्दछ ।

**८. निर्णय उपर उजुरी सुन्ने अधिकारी :** नियमित सेवा प्रवाह र आन्तरिक प्रशासनिक विषयको निर्णयमा चित्त नवुभें सोको सुनुवाई सचिववाट हुने ।

**९. सम्पादन गरेको कामको विवरण :** यस कार्यालयबाट यस अवधिमा सम्पादन भएका मुख्य मुख्य कामहरु देहाय बमोजिम उल्लेख गरिएको छ :-

- सम्माननीय राष्ट्रपति सरिक हनु भएका शीतलनिवास परिसरभित्रका, उपत्यका भित्रका, तथा उपत्यका वाहिरका विभिन्न औपचारिक समारोहको व्यवस्थापन १७ पटक ।
  - विभिन्न चाडपर्व र दिवसमा सम्माननीय राष्ट्रपतिको शुभकामना सन्देश तथा अन्य सन्देश तयारी तथा प्रेषण व्यवस्थापन : ६ वटा ।
  - समसामयीक महत्वपूर्ण विषयका विज्ञप्तिहरु: २५ वटा ।
  - सम्माननीय राष्ट्रपतिबाट विभिन्न औपचारिक समारोहमा भएको संबोधन भाषणको तयारी ९ वटा
  - विधेयक प्रमाणीकरण व्यवस्थापन : ७ वटा
१. राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५

२. संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५
३. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) ऐन, २०७५
४. आर्थिक ऐन, २०७५
५. विनियोजन ऐन, २०७५
६. राष्ट्र ऋण उठाउने ऐन, २०७५
७. ऋण तथा जमानत (बाइसौं संशोधन) ऐन, २०७५
- अध्यादेश जारी: ४ वटा
    - १ बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५
    - २. राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५
    - ३. राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५
    - ४. संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५
  - प्रतिनिधि सभा र राष्ट्रिय सभाको सचिव नियुक्ति १ पटक २ जना
  - सम्माननीय प्रधानमन्त्रीको कार्यभार तोक्नु भएको १ पटक
 

(के.पी.शर्मा ओली मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानु हुँदा प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य माननीय उपप्रधान एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोक्नु भएको)
  - सम्माननीय प्रधानमन्त्रीज्यू माननीय उपप्रधानमन्त्रीज्यू तथा माननीय मन्त्रीहरुका सपथ ग्रहण समारोह व्यवस्थापन : १ पटक (४ जना)
  - सम्माननीय राष्ट्रपति समक्ष विदेशी महानुभाव तथा कुटनीतिक व्यक्तित्वहरुको शिष्टाचार भेट तथा शिष्टाचार बिदाइ भेट समारोह व्यवस्थापन : ११ पटक।
  - विभिन्न देशकालागी नेपाली राजदूतहरुको नियुक्ति २ जना।
  - वार्षिक प्रतिवेदन पेश: १ पटक
  - सजाय माफी: १ पटक गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा ८१६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय माफी
  - संघीयका संसद अधिवेसन आह्वान, अन्त्य, र सम्बोधन: संघीय संसदको अधिवेशनको आह्वान १ पटक सम्बोधन १ पटक

#### १०. राष्ट्रपतिको कार्यालयका सचिव, प्रवक्ता र सूचना अधिकारीको नाम, पद र सम्पर्क नम्बर :

क्र.सं.	नामथर	पद	सम्पर्क नम्बर	इमेल
१.	विनोद केसी	सचिव	९८४९२३८७८४	binodkc@presidentofnepal.gov.np
२.	छावन्द्र पराजुली	प्रवक्ता	९८४९४५७६०	csparajuli@presidentofnepal.gov.np
३.	केशव प्रसाद घिमिरे	सहायक प्रवक्ता/सूचना अधिकारी	९८४९४४०९८३	keshab.ghimire@presidentofnepal.gov.np keshabpd_ghimire@yahoo.com

**११. ऐन, नियम, विनियम तथा निर्देशिकाको सूची :** यस कार्यालयको नियमित कार्यसम्पादनका लागि आकर्षित हुने मुख्य कानूनी तथा नीतिगत प्रावधान देहाय बमोजिम उल्लेख गरिएका छन् :-

- नेपालको संविधान
- केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०६३
- सैनिक ऐन, २०६३
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- निजामती सेवा ऐन, २०४९
- भ्रष्टाचार निवारण ऐन, २०५९,
- सार्वजनिक खरिद ऐन, २०६३
- आर्थिक कार्यविधि ऐन, २०५५
- करार ऐन, २०५६
- विभूषण ऐन, २०६४
- कारागार ऐन, २०१९
- सुशासन नियमावली, २०६५
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- निजामती सेवा नियमावली, २०५०
- सार्वजनिक खरिद नियमावली, २०६४
- आर्थिक कार्यविधि नियमावली, २०५६
- विभूषण नियमावली, २०६५
- कारागार नियमावली, २०२०
- नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४
- नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४
- संविधान सभा नियमावली, २०७०
- व्यवस्थापिका- संसद नियमावली, २०७३
- सजय माफी, मुल्तवी परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१
- सेवा करार निर्देशिका,
- सरकारी निर्णय सरलीकरण निर्देशिका २०६५,

**१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण :** यस कार्यालयको आर्थिक वर्ष २०७४/७५ को बैसाख, जेठ र असार महिनामा प्राप्त निकासा तथा खर्च विवरण तपसिलमा उल्लेख गरिएको छ ।

ब.उ.शि.न.	श्रोत	बार्षिक बजेट	निकासा	खर्च	बाकी
१०१००१३ राष्ट्रपति (चालु खर्च)	नेपाल सरकार	७६,२९,०००/-	३३,५४,७३०/-	३३,५४,७३०/-	४२,७४,२७०/-
१०१०११३ राष्ट्रपतिको कार्यालय (चालु खर्च) प्रशासनिक खर्च समेत	नेपाल सरकार	११,९९,१३,००० ।-	४,७१,६४,९६४।-	४,७१,६४,९६४।-	७,१९,४८,०३६।-
१०१०११४ पूँजीगत खर्च	नेपाल सरकार	३,१६,६२,०००।-	१,५७,९५,६९०।-	१,५७,९५,६९०।-	१,५८,६६,३१०।-

**१३. तोकिए बमोजिमका अन्य विवरण:** यस कार्यालयको परिसरमा कार्यालयको आफ्नै भवन, सम्माननीयज्यूको निवास, सभा हल, अन्य भवनहरु र बगैचाहरु रहेका छन् ।

**१४. अधिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सो को विवरण :**

यस कार्यालयबाट आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरिएका मुख्य मुख्य कार्यक्रमहरु देहायबमोजिम उल्लेख गरिएको छ :-

- सम्माननीय राष्ट्रपतिको लागि निर्माणाधीन निवासको बहुवर्षीय कार्यक्रम अन्तर्गत निर्माण कार्य सञ्चालन भईरहेको,
- निवास निर्माण अन्तर्गतको दोश्रो प्याकेजमा रहेका इलेक्ट्रिकल इन्स्ट्रुमेण्ट जडान, पानी प्रशोधन प्लाण्ट जडान, पानी ट्याङ्गी, पर्खाल निर्माण, प्रवेशद्वार आदि निर्माण कार्यको लागि बहुवर्षीय ठेक्का सम्झौता भई कार्य सञ्चालन भईरहेको,
- कार्यालय परिसरमा बोरिङ्को पानी प्रशोधन गर्ने र ढल निकासका लागि आवश्यक पूर्वाधार सहित निर्माण कार्य सञ्चालन भईरहेको,
- पार्किङ, निर्माण कार्य, visitors waiting Room and Security House निर्माण कार्य भएको र भईरहेको ।

**१५. सार्वजनिक निकायको वेवसाइट भए सो को विवरण :** यस कार्यालयको आफ्नै वेवसाइट र इमेल छ । [www.presidentofnepal.gov.np](http://www.presidentofnepal.gov.np) मा गएर यस कार्यालयको सूचना र अन्य महत्वपूर्ण जानकारीहरु हेर्न सकिन्छ । यस कार्यालयको इमेल ठेगाना mail@presidentofnepal.gov.np छ ।

**१६. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण :** नभएको ।

**१७. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्ने तोकिएको समयावधि :** यस कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धी सार्वजनिक सरोकारका सूचनाको वर्गीकरण हालसम्म नभएको ।

**१८. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण :** यस अवधिमा मौखिक जानकारी माग भएको बाहेक कुनै पनि लिखित निवेदन नपरेको ।

**१९. सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण :** यस कार्यालयको सूचना तथा जानकारीहरु कार्यालयको वेबसाइट मार्फत नियमित रूपमा सार्वजनिक गर्ने गरिएको, महत्वपूर्ण औपचारिक कार्यसम्पादन भएकोमा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्ने गरिएको र यस कार्यालयबाट प्रकाशित हुने **शीतल निवास** वुलेटिनमार्फत् पनि आवश्यक जानकारी एवम् सूचनाहरु प्रकाशित हुने गरेको छ ।

**२०. राष्ट्रपतिको कार्यालयले आ.व. २०७४/७५ मा सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन देहायमा उल्लेख गरिएको छ :-**

● **सम्पन्न भएका कार्यहरु:**

माथि दफा १४ मा उल्लेख भएका कामहरु कतिपय निर्माण भएको कतिपय चालु हालतमा रहेको र ती सबै सम्पन्न भैसकेको अवस्था भने नभएको ।